



SET - 17

1. नमिले पत्ता लगाउनुहोस् । Odd man out.



(a) (b) (c) (d)


2. दिइएको चित्रमा कतिवटा पञ्चभुज छन् । चित्रमा कति वटा pentagon छन् ।



- a. 6 b. 7
c. 8 d. 12


(a) (b) (c) (d)

3. दिइएको मेट्रिक्स पुरा गर्नुहोस् । Complete the following figure matrix.



(a) (b) (c) (d)

4. दिइएको चित्र ढाँचालाई एक घनाकार आकृति बनाउन अब मोड्ने/पट्याउने हो भने निम्नमध्ये कुन एक चित्र बनाउन सकिन्छ ? Select the alternatives the box that can be formed by folding the sheet shown in figure x.



(X)



(A)



(B)



(C)




(D)

- (a) A and D only
(c) A and B only

- (b) C and D only
(d) B and C only



(a) (b) (c) (d)

5. दिइएको चित्रमा कतिवटा त्रिभुज रहेका छन् । Find the number of triangles in the given figures.




- a. 10 b. 12
c. 14 d. 16

(a) (b) (c) (d)

16.	(d)	$E+H = 5+8 = 13=M$ $N+A = 14+1 = 15=O$ $I+D = 9+4 = 13 = M$																														
17.	(b)	$4^3 + 4 = 64 + 4 = 68$ $5^3 + 5 = 125 + 5 = 130$ $6^3 + 6 = 216 + 6 = 222$ $7^3 + 7 = 343 + 7 = 350$																														
18.	(c)	Here, $(27, 3) = (3^3, 3)$ So, $(64, 4) = (4^3, 4)$																														
30.	(a)	CHAIR, TABLE फरक फरक हुन् । तर दुबै Furniture हुन् ।																														
34.	(d)	<table border="1" style="margin-left: auto; margin-right: auto;"> <tr> <td><u>A</u></td><td><u>B</u></td><td><u>C</u></td><td><u>D</u></td><td><u>E</u></td><td><u>F</u></td><td><u>G</u></td><td><u>H</u></td><td><u>I</u></td><td><u>J</u></td> </tr> <tr> <td><u>K</u></td><td><u>L</u></td><td><u>M</u></td><td><u>N</u></td><td><u>O</u></td><td><u>P</u></td><td><u>Q</u></td><td><u>R</u></td><td><u>S</u></td><td><u>T</u></td> </tr> <tr> <td><u>U</u></td><td><u>V</u></td><td><u>W</u></td><td><u>X</u></td><td><u>Y</u></td><td><u>Z</u></td><td></td><td></td><td></td><td></td> </tr> </table> <p>11 वटा लेटर (Letter) उस्तै देखिन्छ ।</p>	<u>A</u>	<u>B</u>	<u>C</u>	<u>D</u>	<u>E</u>	<u>F</u>	<u>G</u>	<u>H</u>	<u>I</u>	<u>J</u>	<u>K</u>	<u>L</u>	<u>M</u>	<u>N</u>	<u>O</u>	<u>P</u>	<u>Q</u>	<u>R</u>	<u>S</u>	<u>T</u>	<u>U</u>	<u>V</u>	<u>W</u>	<u>X</u>	<u>Y</u>	<u>Z</u>				
<u>A</u>	<u>B</u>	<u>C</u>	<u>D</u>	<u>E</u>	<u>F</u>	<u>G</u>	<u>H</u>	<u>I</u>	<u>J</u>																							
<u>K</u>	<u>L</u>	<u>M</u>	<u>N</u>	<u>O</u>	<u>P</u>	<u>Q</u>	<u>R</u>	<u>S</u>	<u>T</u>																							
<u>U</u>	<u>V</u>	<u>W</u>	<u>X</u>	<u>Y</u>	<u>Z</u>																											
40.	(c)	 <p>विहानमा आफ्नो अगाडि छाँया परेकाले निशा पश्चिम तिर फर्केर बसेकी छन् । \therefore बाँया हात दक्षिण दिशातर्फ छ ।</p>																														
41.	(d)	 <p>गोपाल जयराम प्रशान्त अशोक महेश \therefore अशोक सबैभन्दा अग्लो छ ।</p>																														
42.	(b)	$11^2 - 1^2 = 120$ $7^2 - 2^2 = 45$ $5^2 - 3^2 = 16$																														
43.	(d)	a. $30 \times 4 \quad 30 \times 1 \Rightarrow 120 - 30$ $= 120, = 30 \quad = 90$ b. $34 \times 4 \quad 26 \times 1 \Rightarrow 136 - 26$ $= 136, = 26 \quad = 110$ c. $36 \times 4 \quad 24 \times 1 \Rightarrow 144 - 24$ $= 144, 24 \quad = 120$ d. $38 \times 4 \quad 22 \times 1 \Rightarrow 152 - 22$ $= 152, = 22 \quad = 130$																														

6. तल दिइएको चित्रमा एउटा खण्डसँग जोडिएको अर्को खण्डमा फरक रंग हुने गरी रंग भर्न कति किसिमका रंग चाहिन्छ ? How many colour required to fill the given figure.



- a. 2
b. 3
c. 4
d. 5
- (a) (b) (c) (d)
7. तलका जोडा सम्बन्धमा सही जोडा छनौट गर्नुहोस् ।
A. खुर्सानी - क्याप्साईसीन
B. काँको - कुकुर बिटासीन
C. कफी - क्याफिन
D. चिया - टेनिन
a. C र D
b. A र B
c. A, C, D
d. सबै सही
- (a) (b) (c) (d)
8. राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन कहिले भएको थियो ?
a. २०७७ असोज ५
b. २०७७ भाद्र २
c. २०७७ भाद्र ५
d. २०७६ असोज ५
- (a) (b) (c) (d)
9. जोडा मिलाउनुहोस् ।
A. कोप 25
B. Nepal Net
C. Blue Planet Prize
D. पृथ्वी दिवस
i. सन् १९९०
ii. अप्रिल २२
iii. म्याड्रिड
iv. सन् १९९२
a. A-ii, B-iii, C-iv, D-i
b. A-iii, B-iv, C-i, D-ii
c. A-iii, B-i, C-iv, D-ii
d. A-iii, B-iv, C-ii, D-i
- (a) (b) (c) (d)
10. देहायका मध्ये कुन ठाउँमा नेपालको महावाणीज्य दुतावास रहेको छैन ?
a. अबुधावी, संयुक्त अरब इमिरेट्स
b. जेद्दा, साउदी अरेविया
c. लहासा, चिन
d. न्यूयोर्क, संयुक्त राज्य अमेरिका
- (a) (b) (c) (d)
11. २०६८ को जनगणना अनुसार महिला घरमूली रहेको परिवार कति प्रतिशत रहेका छन् ?
a. 19.71%
b. 19.17%
c. 25.37%
d. 25.73%
- (a) (b) (c) (d)
12. जोडा मिलाउनुहोस् ।
A. अक्सिजन
B. रेडियम
C. थर्मोमिटर
D. रेविज
i. म्याडम क्युरी
ii. जोसेफ प्रिस्टले
iii. लुई पाश्चर
iv. ग्यालिलियो ग्यालिली
a. A-ii, B-i, C-iii, D-iv
b. A-ii, B-i, C-iv, D-iii
c. A-i, B-ii, C-iii, D-iv
d. A-iv, B-iii, C-ii, D-i
- (a) (b) (c) (d)

13. गणतन्त्र नेपालले पहिलोपटक कुन देशसँग दौत्य सम्बन्ध कायम गर्‍यो ?
- a. बोस्निया हर्जगोमिना b. बेलायत
c. चिन d. बोत्स्वाना (a) (b) (c) (d)
14. माल्दिभ्सको संसद भवनलाई के नामले सम्बोधन गरिन्छ ?
- a. जातिय संसद b. राष्ट्रिय परिषद
c. नेशनल एसेम्बली d. मजलिस (a) (b) (c) (d)
15. तलको मध्ये गलत कथन छनौट गर्नुहोस् ।
- a. बोल्सेभिक क्रान्ती → रुसी क्रान्ती b. अक्टोवर क्रान्ती → गौरवमय क्रान्ती (a) (b) (c) (d)
c. औद्योगिक क्रान्ती → बेलायत d. बोस्टन टी पार्टी → अमेरिकी स्वतन्त्रता संग्राम
16. तलको जोडा विचार गरि सही कोड छनौट गर्नुहोस् ।
- i. सिउरी खोला - लमजुङ ii. खानीखोला - धादिङ
iii. रोसी खोला - कास्की iv. थापा खोला - मुस्ताङ
कोडहरू:
- a. i र ii सही b. iii र iv सही
c. i र ii सही d. ii र iii सही (a) (b) (c) (d)
17. विभिन्न संस्थान र क्षेत्रको जोडामा गलत जोडा छनौट गर्नुहोस् ।
- a. दुग्ध विकास संस्थान - औद्योगिक क्षेत्र b. नेपाल वायु सेवा निगम - जनउपयोगी क्षेत्र (a) (b) (c) (d)
c. नेशनल ट्रेडिङ लिमिटेड - व्यापारिक क्षेत्र d. ग्रामिण आवास कम्पनी लिमिटेड - सामाजिक क्षेत्र
18. यदी PALMA लाई 43 कोड दिइएको छ भने SANTACRUZ लाई कतिले कोड गरिन्छ ?
- a. 75 b. 85
c. 120 d. 123 (a) (b) (c) (d)
19. यदी राम श्यामको दक्षिणमा छ र हरि चाहीं श्यामको पूर्व छ भने राम चाहीं हरिबाट कुन दिशामा छ ?
- a. दक्षिण - पश्चिम b. उत्तर पूर्व
c. पूर्व - दक्षिण d. पश्चिम (a) (b) (c) (d)
20. दिएका मध्ये नमिल्ने शब्द छनौट गर्नुहोस् ।
- a. Unimportant b. Trivial
c. Insignificant d. Familiar (a) (b) (c) (d)
21. दिइएको मेट्रिक्स पुरा गर्नुहोस् ।
- | | | | | | |
|---|----|----|---|----|---|
| 3 | 8 | 10 | 2 | ? | 1 |
| 6 | 56 | 90 | 2 | 20 | 0 |
- a. 0 b. 3
c. 5 d. 7 (a) (b) (c) (d)
22. एउटा मानिसले उसँग भएको रकमको आधा रकमले खाजा खायो र खाजामा लागेको रकमको आधाले फिल्म हिच्यो अन्त्यमा उसँग 50 रुपैया बाँकी रहेछ भने उसँग जम्मा कति रुपैया थिया होला ?
- a. Rs. 250 b. Rs. 150
c. Rs. 180 d. Rs. 200 (a) (b) (c) (d)

23. अन्तरिक्षको दूरी कून एकाईमा मापन गरिन्छ ?
- a. प्रकाश वर्ष
b. किलोमिटर
c. नानोमिटर
d. मेगामिटर
24. तलका मध्ये कुन भनाई ठीक छ ।
- A. कमलामाई तिर्थस्थल कैलालीमा पर्दछ ।
B. नेपालको एकमात्र माछाको पुजा गर्ने मन्दिर छाब्डी बाराही क्षेत्र तनहुँमा पर्दछ ।
C. छोराछोरीलाई बन्धक राख्ने प्रथाको अन्त्य भीम शमशेरले गरे ।
D. नेपाल सरकारले घोषणा गरेको १६ औँ राष्ट्रिय विभूति शंखघर शाक्य हुन् ।
- कोर्ड:
- a. A, D बेठीक, B, C ठीक
b. A, B ठीक, C, D बेठीक
c. A बेठीक, B, C, D ठीक
d. D बेठीक A, B, C ठीक
25. व्यासी जातिको मुख्य बासस्थान कहाँ रहेको छ ?
- a. दार्चुला
b. दोलखा
c. दैलेख
d. बैतडी
26. तलका विकल्पबाट सही विकल्प छनौट गर्नुहोस् ।
- A. वैज्ञानिकहरूका पनि वैज्ञानिक भनि अल्वर्ट आइन्स्टाइनलाई भनिन्छ ।
B. हालसम्म सबैभन्दा धेरै आविष्कार गर्ने वैज्ञानिक थोमस एल्वा एडिसन हुन् ।
- a. A सही B गलत
b. A, B सही
c. A, B दुवै गलत
d. A गलत B सही
27. एसिया र यूरोपमा फैलिएको घाँसे मैदानलाई के भनिन्छ ।
- a. स्टेप्स
b. भेल्ड
c. प्रेयरी
d. पम्पास
28. जोडा मिलाउनुहोस् ।
- नदी जिल्ला
- I. रोसी नदी
II. वडिगाड नदी
III. लुङ्गी नदी
IV. रंगुन नदी
1. गुल्मी
2. काभ्रेपलाञ्चोक
3. रोल्पा
4. नुवाकोट
- a. I2, II1, III3, IV4
b. I3, II2, III4, IV1
c. I1, II2, III3, IV4
d. I4, II3, III2, IV1
29. तलका जोडा विचार गर्नुहोस् ।
- A. नेपाल र चीन - मितेरी भञ्ज्याङ
B. चीन र भियतनाम - मितेरी पुल
- a. A सही B गलत
b. A गलत B सही
c. A र B दुवै सही
d. A र B दुवै गलत
30. प्रसिद्ध 'विचित्र गुफा' कुन जिल्लामा पर्दछ ?
- a. स्याङ्जा
b. पर्वत
c. गुल्मी
d. अघाखाँची

31. जोडा मिलाउनुहोस् ।

- A. डोल्पा
B. लमजुङ
C. मुगु
D. पूर्वी रुकुम

- a. A- i, B-ii, C-iii, D-iv
c. A- ii, B-i, C-iv, D-iii

- i. बेसी शहर
ii. दुनै
iii. रुकुमकोट
iv. गमगढी

- b. A- ii, B-iv, C-i, D-iii
d. A- iv, B-iii, C-i, D-ii

(a) (b) (c) (d)

32. नेपालको हालको सीमा कुन राजाको पालामा कायम भयो ?

- a. भीमसेन थापा
c. गिर्वाणयुद्ध विक्रम

- b. बहादुर शाह
d. त्रिभुवन शाह

(a) (b) (c) (d)

33. क्रम पुरा गर्नुहोस् ।

ACD, EEF, IGH, UKL

- a. OMN
c. OIJ

- b. UIJ
d. IJT

(a) (b) (c) (d)

34. समूहमा नमिल्ने पत्ता लगाउनुहोस् ।

- a. Ornithology: Birds
c. Mycology: Fungi

- b. Biology: Botany
d. Entomology: Insect

(a) (b) (c) (d)


35. यदि A बाट B मा पुग्न २ बाटो छन् र B बाट C मा जान ३ वटा बाटो छन् भने A बाट C मा जाने बाटो कति वटा छन् ?

- a. 5
c. 6

- d. 3
d. 2

(a) (b) (c) (d)

36. खाली ठाउँमा विकल्प छनौट गर्नुहोस् ।



- a. 8
c. 4

- b. 9
d. 6

(a) (b) (c) (d)

37. (49, 25, 9) जस्तै विशेषता भएको विकल्प छनौट गर्नुहोस् ।

- a. (40, 26, 12)
c. (36, 24, 11)

- b. (64, 36, 16)
d. (81, 72, 15)

(a) (b) (c) (d)

38. जोडा मिलाउनुहोस् ।

- A. स्वामी महाराज
B. वीरविक्रम उपधी
C. बुलेट महाराज
D. बहुलाह वा सन्की राजा
कोर्डहरू:

- i. रणबहादुर
ii. गीर्वाणयुद्ध
iii. त्रैलोक्या
iv. सुरेन्द्र

- a. A-i, B-ii, C-iii, D-iv
c. A-ii, B-iii, C-i, D-iv

- b. A-iv, B-iii, C-ii, D-i
d. A-i, B-ii, C-iv, D-iii

(a) (b) (c) (d)


39. नेपालको पहिलो महिला पार्टी अध्यक्ष को हुन् ?
- a. शैलजा आचार्य
b. पम्फा भुषाल
c. सुशिला सिंह
d. हिसिला यमी
- (a) (b) (c) (d)
40. उपत्यकाका मन्दिर मध्ये जगतनारायण मन्दिर शैलीमा निर्माण भएको छ ।
- a. प्यागोडा
b. राजपुत
c. हाम्ये
d. शिखर
- (a) (b) (c) (d)
41. पुरातात्विक संग्रहालय कुन जिल्लामा अवस्थित छ?
- a. रुपन्देही
b. नवलपरासी
c. काठमाण्डौं
d. कपिलवस्तु
- (a) (b) (c) (d)
42. विशेष आर्थिक क्षेत्र संचालनको लागि अध्ययन गरिएका विभिन्न स्थानहरूमध्ये गलत जोडा छनौट गर्नुहोस् ।
- a. लुम्बीनी प्रदेश → मोतीपुर, रुपन्देही
b. कर्णाली प्रदेश → जुम्ला
c. बागमती प्रदेश → पाँचखाल, काभ्रे
d. प्रदेश नं. १ → विराटनगर, मोरङ
- (a) (b) (c) (d)
43. "नुर सुल्तान" कुन देशको राजधानीको परिवर्तित नाम हो ?
- a. किर्गिस्तान
b. काजकास्तान
c. ओमान
d. साउदी अरेबिया
- (a) (b) (c) (d)
44. तलका कथन विचार गरी सही विकल्प छनौट गर्नुहोस् ।
- A. नेपाल बार एसोसियन होटल तथा रेष्टुरेण्ट व्यवसायिको छाता संगठन हो ।
B. नेपाल बार एसोसियनका वर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ हुन् ।
- a. A गलत B सही
b. A सही B गलत
c. A, B दुवै गलत
d. A, B दुवै सही
- (a) (b) (c) (d)
45. ICIJ के सँग सम्बन्धित छ ?
- a. अन्तराष्ट्रिय फौजदारी कानून
b. अन्तराष्ट्रिय फौजदारी अदालत
c. खोज पत्रकारिता
d. अदालतको अधिकार क्षेत्र
- (a) (b) (c) (d)
46. संयुक्त राष्ट्रसंघका हालका महासचिव देशका हुन् । उनी संयुक्त राष्ट्र संघको औ महासचिव हुन् ।
- a. पोर्चुगल, ९
b. द. कोरिया, ८
c. घाना, ७
d. पोर्चुगल, ८
- (a) (b) (c) (d)
47. कुनै निश्चित ठाउँबाट हरिकृष्णले विहान 7:00 बजे 5 कि.मी. प्रतिघण्टाको गतिमा पूर्व दिशाबाट हिड्न सुरु गरेछ । त्यहि नै ठाउँबाट रामकृष्णले विहान 8:00 बजे 10 km/hr को गति हिड्न सुरु गरेछन् भने हरिकृष्ण र रामकृष्णको भेट कति बजे हुन्छ ?
- a. 10:00 बजे
b. 9:30 बजे
c. 9:00 बजे
d. 8:30 बजे
- (a) (b) (c) (d)
48. रोहित शर्माले श्रीलंकासँग भएको क्रिकेट म्याच 96 रन हाने जसमा 3 वटा चौका र 6 वटा छक्का समावेश छन् । उनले उक्त म्याचमा दौडेर कति प्रतिशत हाने ।
- a. 35%
b. 40%
c. 50%
d. 55%
- (a) (b) (c) (d)

49. दुई संख्याको H.C.F र L.C.M. क्रमश 84 र 21 छ। ती दुई संख्याको अनुपात 1:4 भए ठूलो संख्या पत्ता लगाउनुहोस् ।
 a. 12 b. 48
 c. 84 d. 108 (a) (b) (c) (d)
50. अक्टोबर महिनाको २६ औं दिन सोमबार पर्दछ भने सो महिनामा कतिवटा सोमबार पर्दछन् ।
 a. 4 वटा b. 5 वटा
 c. 6 वटा d. 3 वटा (a) (b) (c) (d)

ANSWERS

1. b	2. d	3. b	4. a	5. c	6. c	7. d	8. b	9. c	10. a
11. d	12. b	13. d	14. d	15. b	16. c	17. b	18. c	19. a	20. c
21. c	22. d	23. a	24. a	25. a	26. d	27. a	28. a	29. d	30. c
31. c	32. c	33. c	34. b	35. c	36. b	37. b	38. a	39. b	40. d
41. d	42. a	43. b	44. a	45. c	46. a	47. c	48. c	49. c	50. a

IQ HINTS

18.	(d)	$\begin{aligned} \text{PALMA} &= 16 + 1 + 12 + 13 + 1 = 43 \\ \text{SANTACRUZ} &= 19 + 1 + 14 + 20 + 1 + 3 + 18 + 21 + 26 \\ &= 123 \end{aligned}$
19.	(a)	
20.	(d)	The first three choices are all synonyms.
21.	(c)	$\begin{aligned} 3 \times (3 - 1) &= 6 \\ 8 \times (8 - 1) &= 56 \\ 10 \times (10 - 1) &= 90 \\ 2 \times (2 - 1) &= 2 \\ 5 \times (5 - 1) &= 20 \\ 1 \times (1 - 1) &= 0 \end{aligned}$
22.	(d)	जम्मा रकम (x) $\text{बाँकी} = x - \frac{1}{2}x - \frac{1}{4}x = 50$ or, $\frac{4x - 2x - x}{4} = 50$ $\therefore x = 200$

33.	(b)	$ \begin{array}{cccccccccccc} A & C & D & & E & E & F & & I & G & H & & M & I & J & & Q & K & L \\ 1 & 3 & 4 & & 5 & 5 & 6 & & 9 & 7 & 8 & & 13 & 9 & 10 & & & & \\ \hline & & & & +4 & +2 & & & +4 & +2 & & & +4 & +2 & & & & & \\ \hline \end{array} $												
35.	(c)													
36.	(b)	<p>प्रत्येक वर्गमा दिएको माथिल्लो र तल्लो नम्बर गुणन गर्दा विचका नम्बर आउछ ।</p> <p>$7 \times 6 = 42$, $9 \times 9 = 81$, $11 \times 8 = 88$, $5 \times 9 = 45$</p>												
37.	(b)	<p>$(49, 25, 9) = (7^2, 5^2, 3^2)$ सबै वर्ग संख्या खोज्ने,</p> <p>$(64, 36, 16) (8^2, 6^2, 4^2)$</p>												
47.	(c)	<table border="1"> <thead> <tr> <th>समय/पारगरेको दूरी</th> <th>8:30</th> <th>9:00</th> <th>9:30</th> </tr> </thead> <tbody> <tr> <td>हरिकृष्ण</td> <td>7.5 km</td> <td>10</td> <td>12.5</td> </tr> <tr> <td>रामकृष्ण</td> <td>5 km</td> <td>10</td> <td>15</td> </tr> </tbody> </table> <p>भेट हुने समय 9:00 बजे</p>	समय/पारगरेको दूरी	8:30	9:00	9:30	हरिकृष्ण	7.5 km	10	12.5	रामकृष्ण	5 km	10	15
समय/पारगरेको दूरी	8:30	9:00	9:30											
हरिकृष्ण	7.5 km	10	12.5											
रामकृष्ण	5 km	10	15											
48.	(c)	<p>जम्मा रन = 96</p> <p>3 चौका = $3 \times 4 = 12$</p> <p>6 छक्का = $6 \times 6 = \frac{36}{48}$</p> <p>दौडेर ल्याएको रन = $96 - 48 = 48$</p> <p>\therefore दौडेर ल्याएको रन % = $\frac{48}{96} \times 100\% = 50\%$</p>												
49.	(c)	<p>Here, x र 4x दुई वटा संख्या (मानौं)</p> <p>प्रश्नानुसार;</p> $ \begin{array}{r} x \mid x, 4x \\ \hline 1, 4 \end{array} $ <p>H.C.F = x = 21#</p> <p>L.C.M = $4x = 4 \times 21 = 84$</p> <p>\therefore दूलो संख्या = $4x = 84$</p>												
50.	(a)	<p>Oct. 26th = Monday</p> <p>$\boxed{26-7}$, $\boxed{19-7}$, $\boxed{12-7}$, $\boxed{5}$</p> <p>4 वटा Monday पर्छ ।</p>												

SET - 18

1. प्रत्येक कपिलाई रु. 7 र कलमलाई 5 पछि । विष्णुले दुबै सामान किनी रु. 38 तिर्थो भने कतिबटा कपि किन्यो ?
 - a. 2
 - b. 3
 - c. 4
 - d. तथ्यांक अपर्याप्त
2. एकजना परिक्षार्थीले $\frac{5}{3}$ ले गुणन गर्नुपर्ने $\frac{3}{5}$ ले गुणन गरेछ भने उसको हिसाबमा कति प्रतिशतले त्रुटी भयो होला ?
 - a. 35
 - b. 55
 - c. 60
 - d. 64
3. प्रश्न वाचक चिन्ह रहेको ठाउँमा +, -, ×, ÷ मध्ये उपयुक्त चिन्हको प्रयोग गरी समिकरण पुरा गर्नुहोस् ।
 $284 ? 4 ? 385 ? 175 ? 2 = 106$.
 - a. ÷, +, -, ×
 - b. ÷, -, +, ×
 - c. +, -, ×, ÷
 - d. ÷, +, ×, -
4. नेपालको समय कम्बोडियाको भन्दा ४ घण्टा ३० मिनेट फरक छ भने नेपालमा विहानको १० बज्दा कम्बोडियामा कति बजेको होला ?
 - a. विहानको ५:३०
 - b. दिउँसोको २:३०
 - c. माथिको दुबै हुन्
 - d. कुनै पनि होइन
5. तलका जोडा विचार गरी सही कोड छनौट गर्नुहोस् ।

A. पहिलो टेस्टट्युब बेवी - ओममणी तामाङ्ग B. मृगौला प्रत्यारोपण गर्ने - हेमराज श्रेष्ठ
 C. लिङ्ग परिवर्तन गर्ने - केटलिन पन्त

कोडहरु:

 - a. A, B, C सही
 - b. A सही, B र C गलत
 - c. A र B सही, C गलत
 - d. B सही, A र C गलत
6. Apollo अन्तरिक्ष अभियानको सुरुवात कुन अमेरिकी राष्ट्रपतिले गरेका हुन् ?
 - a. Martin luther king
 - b. John of Kenedy
 - c. George W. Boush
 - d. Benzazmin Franklin
7. विभिन्न जातजाती र तिनका सम्मानसूचक सम्बोधनको गलत जोडा छनौट गर्नुहोस् ।
 - a. यादव → यपूवंशी
 - b. सतार → बोडो
 - c. शाह / राणा → बाबुसाहेव
 - d. राजवंशी → देउनिया
8. कुन जोडा सही छ ?
 - a. दिगो विकास सम्बन्धी सम्मेलन - सन् २०००
 - b. ब्रुटल्याण्ड आयोग गठन - सन् १९८३
 - c. जैविक विविधता शब्दको प्रयोग - सन् १९९० को दशक
 - d. पृथ्वी शिखर सम्मेलन - सन् १९९८